



सिद्धार्थनगर नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
सिद्धार्थनगर, रुपन्देही

giz Deutsche Gesellschaft
für Internationale
Zusammenarbeit (GIZ) GmbH

परियोजना प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०७८/०५/११ गते

सिद्धार्थनगर नगरपालिकाको आ.व. २०७८/०७९ को स्थानीय सहकारी प्रवर्द्धन तथा संस्थागत सुदृढीकरण साझेदारी कार्यक्रम मार्फत विभिन्न दातृ निकाय, सहकारीका केन्द्रीय निकाय तथा संघ/संस्थाहरु संगको सहकार्यमा स्थानीय सहकारीहरुको प्रवर्द्धन तथा विकासका कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको छ । यस नगरपालिकाले जि.आई.जेड को स्थानीय तथा प्रादेशिक आर्थिक विकास (LPED) परियोजना संग साना परियोजना सहयोग कोष मार्फत आर्थिक विकासका विभिन्न क्षेत्रमा सहकार्य गर्दै आईरहेको छ । सोही परियोजना अन्तर्गत यस नगर क्षेत्रभित्र दर्ता भई सञ्चालनमा रहेका सहकारी संस्थाहरुलाई कृषि तथा पर्यटन प्रवर्द्धन क्षेत्रमा सहयोग गर्दै सहकारी खेती तथा कोशेली घर सञ्चालन गर्न प्रतिस्पर्धात्मक विधिबाट परियोजना प्रस्तावनाको छनौट गरी दुई वटा परियोजनालाई सहयोग गर्ने कार्यक्रम रहेकोले नगरक्षेत्र भित्र सञ्चालनमा रही तोकिए बमोजिमको मापदण्ड पुरा भएका सहकारी संस्थाहरुलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र प्रस्तावना पेश गर्न अनुरोध छ ।

प्रस्तावना पेश गर्ने सहकारीको न्यूनतम शर्तहरु:

१. सिद्धार्थनगर नगरपालिकाको नियमन क्षेत्राधिकार भित्र रहेका सहकारीहरुलाई पहिलो प्राथमिकता दिईनेछ ।
२. सहकारी संस्थाले प्रस्तावना तयार गर्दा कुल परियोजनाको कम्तिमा २५ प्रतिशत लागत साझेदारी हुने गरी प्रस्ताव गर्नु पर्नेछ । उक्त व्यवसायको विद्यमान अवस्था, सञ्चालनका स्रोतहरु र परियोजनाबाट सहयोग उपलब्ध भएको खण्डमा उक्त परियोजनामा थप लगानी भएको मापन गर्न सकिने प्रावधान स्पष्ट उल्लेख गर्नु पर्नेछ ।
३. एक सहकारीले आफ्नो उद्देश्य संग मेल खाने कुनै एक परियोजनामा मात्र प्रस्ताव पेश गर्न सक्नेछ ।
४. प्रस्तावित प्रस्तावनाले प्रतिस्पर्धात्मक लाभका क्षेत्रहरुमा रोजगारी श्रृजना, उद्यमशीलता विकास तथा आर्थिक उपार्जनमा टेवा पुर्याउन योग्य, मुल्य श्रृंखला विकासमा योगदान दिन सक्ने, आर्थिक र वातावरणीय दिगोपना सुनिश्चितता गरेको हुनु पर्ने साथै आर्थिक तथा सामाजिक समावेशीकरणलाई योगदान पुर्याउन सक्ने हुनु पर्दछ ।
५. सहकारी संस्था कालोसूचिमा नपरेको, लेखापरीक्षण तथा साधारण सभा नियमित सम्पन्न गरेको, सोही परियोजनामा संघ, प्रदेश वा स्थानीय सरकारबाट अनुदान प्राप्त नगरेको र पछिल्लो ३ वर्ष देखि सञ्चालन मुनाफामा रहेको हुनुपर्नेछ ।

प्रतिस्पर्धामा भाग लिन ईच्छुक सहकारीहरुले यस कार्यक्रमको लागि कार्यालयबाट उपलब्ध गराउने परियोजना प्रस्ताव फारम भरी प्रस्ताव संगै निम्न कागजातहरु पेश गर्नु पर्नेछ:

१. सहकारी दर्ता प्रमाणपत्र, पान दर्ता प्रमाणपत्र, व्यवसाय दर्ता प्रमाणपत्र प्रतिलिपि
२. आ. व. २०७६/०७७ को करचुक्ता प्रमाणपत्र प्रतिलिपि
३. वडाको सिफारिस पत्र
४. पछिल्लो तीन आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन
५. प्रस्ताव दर्ता शुल्क रु. १०००/- (पछि फिर्ता नहुने गरी) को सक्कल रसिद

प्रस्ताव छनौट गर्ने सम्पूर्ण अधिकार नगर कार्यपालिकाको कार्यालयमा निहित रहनेछ । परियोजना प्रस्ताव फारम नगरपालिकाको वेभसाईटबाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ । प्रस्तावना तोकिएको मिति भित्र नगरपालिकाको उद्योग, सहकारी तथा पर्यटन उपशाखामा दर्ता गराउनु पर्नेछ ।

थप जानकारीको लागि: श्री कमल कान्त खनाल

(कार्यक्रम कार्यान्वयन अधिकारी) सम्पर्क: ९८५७०२९६७३

वेभसाईट: siddharthanagarmun.gov.np,

ईमेल: siddharthanagar.municipality@gmail.com

(तुल्सीराम मरासिनी)

प्रमुख प्रशासकीय अधिकृत